

अनुसूची-१

कर्मचारीको कार्यसम्पादन मूल्यांकन फारम					
खण्ड क					
विवरण पेश गरेको कार्यालयः					
दर्ता नं:					
मिति:					
कर्मचारीको नामः					
कर्मचारीको पद, श्रेणी/तहः					
मूल्यांकन अवधि:		साल	महिना	गते देखि	साल
				महिना	गते सम्म
कार्यालयमा काम सुरु गरेको मिति:					
सुपरिवेक्षक समक्ष पेश गरेको मिति:					
सम्पादित कामको विवरण					
मूल्यांकन अवधिमा गरेका मुख्य कामहरू			सूचक बमोजिम काम भए/ नभएको		
क.					
ख.					
ग.					
घ.					
ड.					
विवरण पेश गर्ने कर्मचारीको दस्तखतः			मिति:		
नोटः यो फारम २/२ प्रति भरी सुपरिवेक्षक समक्ष पेश गर्नुपर्ने छ ।					
एक आर्थिक वर्षमा २ पटक पेश गर्नुपर्नेछ ।					
साउन १ देखि पौष मसान्त सम्मको सम्पादित कामको विवरण माघ ७ गतेभित्र पेश गर्नुपर्नेछ ।					
बाँकि अवधिको सम्पादित कामको विवरण असार ७ गतेभित्र पेश गर्नुपर्नेछ ।(आ.व. २०८_०८_ को का.स.मु.को हकमा २०८_ साउन १ गतेभित्र पेश गर्नु पर्नेछ)					
खण्ड ख					
मूल्यांकन					
मूल्यांकनका अधार	मूल्यांकन अंक				
	सुपरिवेक्षकले प्रदान गर्ने	पुनरावलोकनक तरिले प्रदान गर्ने	पुनरावलोकन समितिले प्रदान गर्ने		
१. विषयवस्तुको ज्ञान तथा सीप					
(क). काम संग सम्बन्धित विषयको आधारभूत जानकारी					
(ख). कामसँग सम्बन्धित विषयमा भएका नविनतम विषयको जानकारी					
(ग) विषयवस्तु सम्बन्धि सीप					
(घ) सीप प्रयोगको क्षमता					

२. <u>अनुशासन, आचरण, शिष्टाचार र आज्ञापालन</u> (क) कर्मचारीको लागि तोकिएको पोशाक लगाउने गरेको (ख) कर्मचारीले पालना गर्नुपर्ने आचरण पालना गरेको (ग) आफु भन्दा माथिल्लो तहका पदाधिकारीले दिएको आज्ञा पालना गरेको (घ) अनधिकृतरूपमा सूचना दिने नगरेको			
३. <u>समयापालना र नियमितता</u> (क) समयमा कार्यालय उपस्थित भएको (ख) बिना जानकारी कार्यालयमा उपस्थित हुने नगरेको (ग) नियमित रूपमा कार्यालयमा उपस्थित भएको (घ) कार्यालयको आवश्यकता अनुसार कार्यालय समयभन्दा अतिरिक्त समय पनि काम गर्ने गरेको			
४. <u>सरोकारवालासंगको व्यवहार</u> (क) आफू भन्दा माथिका कर्मचारीहरूसंग गर्ने व्यवहार उपयुक्त रहेको (ख) आफूसरह र आफू मातहतका कर्मचारी संग गर्ने व्यवहार मित्रवत रहेको (ग) सेवाग्राही संग गर्ने व्यवहार मित्रवत रहेको (घ) मुस्कान सहितको व्यवहार गर्ने गरेको			
५. <u>कामसंगको लगाव र नतिजा</u> (क) कार्यालयको कामलाई मूल प्राथमिकतामा राख्ने गरेको (ख) कार्यालयको गोपनियता भङ्ग गर्ने नगरेको (ग) दिइएको काम समयमै सम्पन्न गर्ने गरेको (घ) कार्यालयमा आफुसंग रहेका सामानको उचित ढंगले सुरक्षा र संरक्षण			
जम्मा प्राप्तांक अङ्क र अक्षरमा			
पूर्णाङ्क	४०(चालिस)	३०(तिस)	३०(तिस)
९५ प्रतिशत भन्दा बढी र ७५ प्रतिशत भन्दा कम अङ्क दिंदा खुलाईएको कारण	सुपरिवेक्षकको नाम:	पुनरावलोकनक ताको नाम:	पुनरावलोकन समितिका पदाधिकारीको:
	पद:	पद:	नाम
	सं.नं.	सं.नं	पद
	दस्तखत	दस्तखत	सं.नं
	मिति:	मिति:	दस्तखत